

बारपाक सुलिकोट
गाउँपालिकाका
गाउँकार्यपालिकाको कार्यालय
ताकुकोट, गोरखा ।
महिला तथा बालबालिका शाखा

गत आ.व. २०७८/०७९ (महिला तथा
बालबालिका शाखा) मा भएको कार्य सम्पादन
को विवरण (वार्षिक समिक्षा)
प्रस्तुतकर्ता: लाल माया तामाङ
मिति: २०७९/०४/१५ गते

गत आ.व. २०७८/०७९ को बार्षिक समिक्षा महिला तथा बालबालिका शाखाबाट भएको कार्यहरु

१. बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक सामाजिक सांस्कृतिक र राजनैतिक रूपमा पिछडिएका र अवसरबाट वञ्चित रहेका विपन्न महिलाहरुको जीवनयापनलाई सहजता प्रदान गर्ने उदेश्यले गाउँपालिकाकाद्वारा विनियोजन गरिएको बजेटलाई मितव्ययी प्रभावकारी चुस्त दुरुस्त र पारदर्शी रूपमा खर्च गर्नको लागि कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०७८ बनाईयो
२. आर्थिक वर्ष २०७६/०७७ को बालमैत्री गाउँपालिका निर्माण अभियानलाई निरन्तरता प्रदान गर्न आ.व.२०७८/०७९ मा उक्त शिर्षकमा विनियोजित बजेटलाई मितव्ययी प्रभावकारी रूपमा परिचालन गर्न बालमैत्री सुशासन कार्यविधि २०७८ निर्माण गरियो ।

३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामाजिक समावेशिकरण तथा सामाजिक सुरक्षा शाखाले सम्बन्धित स्थानिय तहले वितरण गरिएको अपाङ्गता परिचय पत्र वितरण गरिएको विवरण माग गरिएको हुनाले उक्त विवरण पठाईयो।

४. शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय, गोरखाले आ.व.२०७८/०७९ को वार्षिक स्विकृत कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता विकास तथा सहयोगात्मक कार्यक्रम कार्यान्वयनको लागि गाउँपालिकामा रहेको विभिन्न किसिमको अपाङ्गता भएको व्यक्तिहरुको विवरण माग गरी आएको हुनाले अपाङ्गता भएको व्यक्तिहरुको विवरण संकलन गरी पठाईयो।

५. प्रत्येक वडामा वडास्तरीय मार्च ८ मा महिला हिंशा विरुद्धको सचेतना मुलक कार्यक्रम र लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियानमा पालिका स्तरीय सचेतना मुलक कार्यक्रम सञ्चालन गरियो।



६. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फको आ.व २०७८/०७९ को बार्षिक कार्यक्रम अन्तर्गत युवा लक्षित कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका विभिन्न युवा क्लवहरुलाई निवेदन आधारमा खेलकुद सामाग्री वितरण गरियो ।

७. महिला समुह तथा कृषक समुहहरुलाई सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत तपसिल वमोजिमका महिला समुहलाई प्लाष्टिक टेबल र प्लाष्टिक चियर वितरण गरियो

महिला समुह	टेबल	कुर्सी
रिठ्ठाबोट महिला समुह	४ थान	३० थान
२.शिवशक्ति कृषक महिला समुह	४ थान	३५ थान
३.बाघ भैरव कृषि तथा महिला समुह	२ थान	२५ थान
४. अर्चले लक्ष्मी महिला समुह	४ थान	३० थान
५. सृजन आमा समुह	२ थान	२५ थान
६. झोलुङ्गे मिलिजुली वौद्ध युवा क्लव	४ थान	२५ थान



- द आ व ०७८/०७९मा यस बारपाक सुलिकोट गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई (मिति २०७८/०९/२३ गतेको पालिका स्तरिय अपाङ्गता परिचय पत्र वितरण शिविर र अन्य समयमा अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिको बैठकद्वारा सिफारिस समेत गरि) पुर्ण अशक्त अपाङ्गता (क बर्ग) अति अशक्त अपाङ्गता (ख बर्ग) मध्यम अपाङ्गता (ग बर्ग) र सामान्य अपाङ्गता (घ बर्ग) गरी पालिका भित्रको ११२ जनाको अपाङ्गता परिचय पत्र जारी गरीयो ।
- ९ यस गाउँपालिका भित्रका साठी बर्ष पुरा भएका र सम्बन्धित वडाको सिफारिस सहित पालिकामा ज्येष्ठ नागरिक परिचय पत्रका लागी दिईएको निवेदनको आधारमा ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरियो ।
- १० बालमैत्री सुशासन कार्यक्रम अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत यस गाउँपालिका भित्रका सत्ताईस वटा सामुदायिक विद्यालयका ३४७ जना अभिभावक विहिन तथा विपन्न बालबालिकाहरुलाई प्रति ब्यक्ति रु ३००० । का दर छात्रवृत्ती वितरण गरीयो ।

- ११ यस गाउँपालिका भित्रका एकल तथा विपन्न महिलाहरूको आर्थिक अवस्था सुधार गर्ने उद्देश्य अनुरूप पालिका विभिन्न वडा का एकल तथा विपन्न महिलाहरू (सम्बन्धीत वडाको सिफारिसको आधारमा) पशुपालन कार्यलाई प्रोत्साहन गर्दै सिफारिस गरीएका एकल तथा विपन्न महिलाहरूलाई बाख्रा वितरण गरियो।
- १२ यस आर्थिक बर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान तथा असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत पालिका भित्रका सम्पूर्ण वडाका ९० बर्ष र सो भन्दा बढी उमेर समुहका ज्येष्ठ नागरिकलाई फोटो फ्रेम र खाद्या सामाग्री दिएर सम्मान गरियो।
- १३ यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत राज्यद्वारा सामाजिक सुरक्षा कार्यक्रममा नसमेटीएको ग र घ बर्गको अपाङ्गता भएको व्यक्तिहरूलाई भत्ता वितरण कार्यक्रम अन्तर्गत पालिकाद्वारा सुचना जारी गरी सम्बन्धीत वडाद्वारा संकलन गरीएको तथ्याङ्कको आधारमा भत्ता वितरण गरियो।
- १४ आवश्यकता र महत्वको आधार विभिन्न महिला समुहहरूलाई कोदो कुट्ने श्रेसर तथा कुटनी पिसनी मिल वितरण गरियो।













धन्यवाद